

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको
घर बहालमा लिने बारेको सार्वजनिक सूचना
(प्रकाशित मिति २०८०।०९।०९)

यस बैंकको तपसिलमा उल्लेखित शाखा कार्यालयहरू सञ्चालनका लागि घर बहालमा लिन आवश्यक भएको हुँदा मुख्य बजार क्षेत्रभित्र पानी, बत्ती बिजुली, टेलिफोन, पार्किङ सुविधा, घरको भुईँ तल्लामा ATM मेशिन जडान गर्ने सुविधा, जेनेरेटर, सौर्य उर्जा उपकरण राख्ने सुविधा लगायत सुरक्षा एवं बैकिङ व्यवस्था संचालन गर्न उपयुक्त ब्यापारिक क्षेत्रमा कम्तीमा २ वटा टवाइलेट भएको सुविधा सम्पन्न पक्की घर भाडामा दिन इच्छुक घर धनीहरूले आफुले मासिक भाडामा दिन चाहेको रकम उल्लेख गरि घरको चार किल्ला प्रमाण पत्र, जग्गा धनीको प्रमाण पुर्जा, नेपाली नागरिकताको प्रतिलिपि, घरको नक्सा तथा बैंकले उपलब्ध गराएको बोलपत्र फारममा माग भए अनुसारको आवश्यक विवरण भरि यो सूचना प्रकाशित भएको मितिले १५ दिनको कार्यालय समय भित्र शिलबन्दी बोलपत्र पेश गर्न सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

(क) घर बहालमा लिनका लागि बोलपत्र आह्वान गरिएको शाखा कार्यालयहरूको विवरण:

क्र.सं.	शाखा कार्यालयको नाम	ठेगाना	बोलपत्र प्राप्त गर्ने र बुझाउने कार्यालय	आवश्यक क्षेत्रफल
१	पेप्सीकोला	काठमाण्डौँ महानगरपालिका वडा नं. ३२, पेप्सीकोला, काठमाण्डौँ	राष्ट्रिय वाणिज्य बैंक लिमिटेड, वागमती प्रदेश कार्यालय, टेकु, काठमाण्डौँ	२०००-३००० वर्ग फिट
२	कपन	बुढानिलकण्ठ नगरपालिका वडा नं. १०, कपन, काठमाण्डौँ	”	”
३	कुसुन्ती	ललितपुर महानगरपालिका वडा नं.१४, कुसुन्ती, ललितपुर	”	”

(ख) सेवा / शर्त तथा विस्तृत जानकारी वागमती प्रदेश कार्यालय, काठमाण्डौँ एवं बैंकको www.rbb.com.np वाट लिन सकिनेछ ।

राष्ट्रिय वाणिज्य बैंक लि.
वागमती प्रदेश कार्यालय
टेकु, काठमाण्डौँ



...समाजको उत्कर्षको बैंक
नेपाल राष्ट्र बैंकबाट 'क' वर्गको इजाजतपत्र प्राप्त संस्था

सम्पर्क नं.: ०१-५३४५११७, एस्टेन्सन नं. ८०१४

सेवा तथा शर्तहरू:

- १) यस बैंकको आमदानी अन्य (९५०५०६२६०१) हिसाबमा उपरोक्तानुसारको बोलपत्र दस्तुर बापतको रकम रु. १०००/- (अक्षरूपी: एक हजार मात्र) (पछि फिर्ता नहुने) जम्मा गरी सोको सक्कल अर्धकट्टी भौचर शाखामा पेश गरेपछि शाखा कार्यालयबाटै बोलपत्र फाराम प्राप्त हुनेछ ।
- २) बोलपत्र दिंदा खाम बाहिर 'घर बहालमा दिने बारेको शिलबन्दि बोलपत्र' भनि स्पष्ट उल्लेख गर्नु पर्नेछ ।
- ३) बोलपत्र साथ संलग्न गरिने आवश्यक कागजातहरूको प्रतिलिपिहरू सक्कल बमोजिम नक्कल ठिक छ भनी बोलपत्रदाता स्वयम्ले प्रमाणित गराई संलग्न गर्नु पर्नेछ ।
- ४) बोलपत्र अंक र अक्षरमा स्पष्ट लेखिएको हुनुपर्नेछ । केरमेट भएको हुनु हुँदैन । कथम् कदाचित अंक र अक्षरमा फरक परेमा अक्षरलाई मान्यता दिइनेछ । कुनै शर्त राखिएको वा दररेट सम्बन्धि अधुरो रहेको बोलपत्र स्वतः रद्द हुनेछ ।
- ५) प्राप्त हुन आएका बोलपत्रहरू सुचना प्रकाशित भएको मितिले १६ औं दिन, दिनको २:०० बजे बोलपत्रदाता वा निजको प्रतिनिधिको रोहवरमा उल्लेखित प्रदेश कार्यालय / शाखा कार्यालयमा खोलिने छ । तर प्रतिनिधिहरू अनुपस्थित भएमा पनि बोलपत्र खोल्न कुनै बाधा पर्ने छैन ।
- ६) बोलपत्र दर्ता गर्ने वा खोल्ने अन्तिम दिन बिदा परेमा सोको लगत्तै कार्यालय खुलेको दिन उपरोक्त बमोजिमको समयमा नै बोलपत्र दर्ता गर्ने वा खोल्ने कार्य हुनेछ ।
- ७) म्याद नाघी वा रित नपुगी दर्ता भएको बोलपत्र उपर केहि कारवाही हुनेछैन ।
- ८) घटी वा बढी बोलपत्र स्वीकृत गर्ने, अस्वीकृत गर्ने वा आंशिक रूपमा स्वीकृत गर्ने आदि सम्पूर्ण अधिकार यस बैंकमा नै सुरक्षित रहनेछ, सोको कारण प्रकाशमा ल्याइनेछैन । साथै बोलपत्र स्वीकृत गर्दा भुई तल्ला र पहिलो तल्ला भएको घरलाई प्राथमिकता दिइनेछ ।
- ९) बोलपत्र स्वीकृत भए पछि सम्बन्धित घरधनीले बैंकले चाहे अनुसारको आवश्यक संरचनाका कार्यहरू जस्तै: ढुकुटी कोठा, गार्ड कोठाको निर्माण, भुइमा टायल लगाउने र रङ्गोगन गर्ने एवं घरको बीमा स्वयं गर्नुपर्नेछ । बैंक एटिएमको लागी एटिएम राख्ने स्थान तथा बैंकले तोकेको साइजको एटिएम आउटलेट सम्बन्धित घरधनीले नै बनाइदिनु पर्दछ । सोको लागि थप रकम उपलब्ध गराईने छैन ।
- १०) घर बहालको अवधि १० वर्षको हुनेछ ।
- ११) घर बहाल भुक्तानी दिंदा नेपाल सरकारको नियमानुसार लाग्ने कर अग्रिम रूपमा कटाई बांकि रकम मात्र भुक्तानी हुनेछ ।
- १२) घर धनीले करार अवधि भित्र बैंकलाई हटाउन चाहेमा बैंकले निजको घरमा फर्निसिङ्ग गरेको पट्टा सम्पतिको ट्रस कट्टी गरी बांकि रहेको रकम क्षतिपुर्ति स्वरुप घरधनीले बैंकलाई अनिवार्य रूपमा भुक्तानी गर्नु पर्नेछ ।
- १३) अन्य शर्त बोलपत्र कागजातमा उल्लेख भए अनुसार नै हुनेछ । यस सम्बन्धमा कुनै कुरा बभ्न परेमा कार्यालय खुलेको दिन कार्यालय समय भित्र सम्बन्धित कार्यालयमा सम्पर्क राखि बुझ्न सकिनेछ ।
- १४) बैंकले घर छोड्न परेमा घरधनीलाई ३५ (पैंतिस) दिनको अग्रिम सूचना दिई बैंकले घर छोड्न सक्नेछ ।

राष्ट्रिय वाणिज्य बैंक लि.
बागमती प्रदेश कार्यालय
टेक, काठमाण्डौं



नेपाल राष्ट्र बैंकबाट 'क' वर्गको इजाजतपत्र प्राप्त संस्था